





सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ को उपदफा (३) र सूचनाको हक सम्बन्धि नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको

# कटहरी गाउँपालिकाको त्रैमासिक प्रगति विवरण

आ.व. २०८२/८३ माघ-चैत्र



प्रकाशक

कटहरी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

कटहरी, मोरङ

कोशी प्रदेश, नेपाल





## स्वत प्रकाशन

### Proactive Disclosures

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको भावना बमोजिम सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धि नियमावली २०६५ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३/३ महिनामा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्था छ । यसका लागि ऐन र नियमावलीमा पारित २० वटा शिर्षक तोकिएका छन् । सूचनाको हक सम्बन्धि कानूनको ध्येय नै नागरिकले सूचना माग नगरे पनि आफ्नो निकायको पारदर्शिता, जवाफदेहितार विश्वसनियताको लागि नियमित रूपमा विवरण स्वत : प्रकाशन गर्नुपर्ने क्रममा कटहरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कटहरी मोरङ्गले चालु आ.व. २०८२/८३ को त्रैमासिक माघ-चैत्र सम्मको सम्पादित कामको मुख्य मुख्य विवरण प्रस्तुत गरेको छु ।





**कटहरी गाउँपालिका**  
**गाउँकार्यपालिकाको कार्यालय**  
**कटहरी, मोरङ**  
**कोशी प्रदेश**

**सूचनाको हक सम्बन्धी ऐनको दफा ५ (३) र नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशित विवरण: २०८२**

**माघ- चैत्र महिनाको विवरण :**

**१.निकायको स्वरूप र प्रकृति :**

मोरङको दक्षिण पश्चिमी भागमा पर्ने कटहरी गाउँपालिका नक्सामा हेर्दा पूर्वतिर कोल्टिएको ठाडो आकारमा रहेको देखिन्छ । यो गाउँपालिका कटहरी, भौडाहा र थलाहागा.वि.स.लाई मिलाएर वि.सं. २०७३ सालमा पुनर्संरचना गरिएको हो । कटहरी गाउँपालिका निर्माणका क्रममा साविकको कटहरी गा.वि.स.का विभिन्न वडाहरूलाई यसको वडा नं १, २, ३ र ४ गरी जम्मा चारवटा वडामा विभाजन गरिएको छ । साविकको कटहरी गा.वि.स.का २ र ३ नं वडालाई हाल गाउँपालिकाको वडा नं. १, १ र ५ लाई २, ४ र ६ लाई ३ तथा ७, ८ र ९ नं. वडालाई हालको गाउँपालिकाको वडा नं. ४ कायम गरिएको छ । यसैगरी भौडाहा गा.वि.स.का वडा नं. १, २, ३, ४ र ९ नं. वडालाई हाल यस गाउँपालिकाको वडा नं. ५ तथा भौडाहाका वडा नं. ५, ६, ७ र ८ तथा थलाहा गा.वि.स.का वडा नं ५, ६, ८ र ९ लाई कटहरी गाउँपालिकाको वडा नं. ६ कायम गरिएको छ । यता थलाहाका बाँकी रहेका वडाहरू १, २, ३, ४ र ७ लाई कटहरी गाउँपालिकाको वडा नं. ७ कायम गरिएको छ । यसरी दक्षिणी पश्चिम मोरङका यी तीन वटा गा.वि.स.लाई मिलाएर कटहरी गाउँपालिका बनाईएको हो । यस गाउँपालिकामा जम्मा ७ वटा वडाहरू छन् । यस गाउँपालिकाको नाम भने साविकको कटहरी गा.वि.स.को नाममा राखिएको हो ।

**क्षेत्रफल :**

कटहरी गाउँपालिकाको सिमाना पूर्वमा रंगेली नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकासँग जोडिएको छ । यतायसको दक्षिणमा जहदा गाउँपालिका पर्दछ भने पश्चिममा चाहिं विराटनगर महानगरपालिका पर्दछ । यसको उत्तर तथा उत्तर पश्चिममा भने ग्रामथान गाउँपालिका पर्दछ । समुद्र सतहबाट करिब ७३ मिटर उचाईमा रहेको छ । यस गाउँपालिकाको भू-उपयोगको अवस्थामा



*Day*

अधिकांश भुभाग कृषि क्षेत्रले ओगटेको छ । यस गाउँपालिकाभित्र एउटा मात्र सामुदायिक वनका साथमा २ वटा अन्य प्रकारका वृक्षारोपण क्षेत्र पनि रहेका छन् । तर यस गाउँपालिकाभित्र वनजंगल क्षेत्र अति न्यून छ ।

यस गाउँपालिकाको क्षेत्रफल ५१.५९ ब.कि.मी. रहेकोछ । यस गा.पा.मा ३९ जना जनप्रतिनिधि र १२८ जना कर्मचारी रहेका छन् ।

### क) कार्यालयको दुर दृष्टि

स्वच्छ, स्वस्थ, औद्योगिक गाउँ, आर्थिक, सामाजिक, सास्कृतिक रुपमा, कटहरीलाई समुन्नत बनाऔं ।

### ख) लक्ष्य :

कटहरीलाई आर्थिक रुपले सम्पन्न, भौतिक रुपले योजनावद्ध सुविधायुक्त, लैंगिक रुपमा महिला मैत्री, सामाजिक रुपले समावेशी/सहभागितात्मक, वातावरणीय रुपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रुपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र औद्योगिक गाउँको रुपमा विकास गर्ने ।

### ग) उद्देश्य :

- १.पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवा, सुविधा र बजारमापहुँच र उपयोग वृद्धि भई जीवनयापन सहजता तर्फ उन्मुख भएको हुनेछ ।
- २.कृषि तथापशुपालन पेशाव्यवसायिक रोजगारमूलकतर्फ उन्मुखभएको हुनेछ ।
- ३.पर्यटकीय पूर्वाधारको लगत तयार एवं पूर्वाधारमा स्तरवृद्धि भएको हुनेछ ।
- ४.उद्योग तथा व्यवसायको सिर्जना, वृद्धि र विस्तार भएको हुनेछ ।
- ५.शिक्षा तथा खेलकुद सर्वसुलभ, गुणस्तरीय, व्यवसायिक र समावेशी गराउन योजनावद्ध विकासको शुरुवात हुनेछ ।
६. स्थानीय लोक, कलासंस्कृति र साहित्यको संरक्षण र सम्बर्द्धनका लागि योजना भएको हुनेछ ।
७. स्वास्थ्य सेवाबाट प्राप्त हुने आधारभूत सेवाको गुणस्तरमा स्तर वृद्धि र सुलभता भएको हुनेछ ।
- ८.विधुतिय शुसासनको प्रारम्भ भएको हुनेछ ।
९. विपद्जन्य जोखिम न्यूनिकणका लागि योजना र कोष निर्माण भएको हुनेछ ।
- १०.उच्चम व्यवसाय विकासमा महिलाहरूको अर्थपूर्ण सहभागितामा वृद्धि भई आयआर्जनमा क्रियाशिल भएको हुनेछ ।



११. फोहर व्यवस्थापनमा वैज्ञानिक व्यवस्थापनको शुरुवात गरिनेछ ।

१२. बेरोजगार युवाहरूलाई आवश्यकता अनुसारको तालिम दिई रोजगारी बृद्धि गर्दै लगिनेछ ।

## घ) योजना तथा कार्यक्रमहरू छनौट गर्दा तोकिएका प्राथमिकताहरू :

आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने। उत्पादनमुलक र छिटो प्रतिफल दिने । राजश्व परिचालनमा योगदान पुर्याउने ।

सेवाप्रवाह , संस्थागतविकास र सुशासनमा योगदान पुर्याउने । स्थानीय श्रोत साधनमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने ।

लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अभिवृद्धि हुने । दिगो विकास,वातावरण संरक्षण र विपद व्यवस्थापनमा योगदान पुर्याउने । समुदायलाई विपद् तथा जलवायू परिवर्तन उत्थानशिल बनाउने ।

स्थान विशेषको संस्कृति र पहिचान प्रवर्द्धन गर्ने ।

गाउँपालिकाको गुरुयोजनामा सघाउ पुग्ने तथा गाउँपालिकाले तोकेका सडक मापदण्डमा सघाउ पुर्याउने । सडक पूर्वाधार निर्माण गर्दा अनिवार्य निकाश व्यवस्थापन भएको ।

## २) गाउँपालिकाको काम,कर्तव्य र अधिकार :

- १ .नगर प्रहरी सम्वन्धी कार्यहरू
२. सहकारी संस्था सम्वन्धी कार्यहरू
३. कर तथा गैहकर असुली सम्वन्धी कार्यहरू
४. एफएम सञ्चालन सम्वन्धी कार्यहरू
५. स्थानीय सेवाको व्यवस्थापन सम्वन्धी कार्यहरू
६. स्थानीय तथ्यांक र अभिलेख संकलन सम्वन्धी कार्यहरू
७. स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू
८. आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापन
९. स्थानिय बजार व्यवस्थापन,वातावरण संरक्षण र जैविक विविधता
- १०.आधारभूत स्वास्थ्य र सरसफाई सम्वन्धी कार्य
- ११.स्थानीय सडक , ग्रामिण सडक, कृषि सडक , सिंचाई सम्वन्धी कार्य



१२. गाउँसभा, स्थानीय अदालत,मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
१३. घर जग्गाधनिपूर्जा वितरण
१४. स्थानिय अभिलेख व्यवस्थापन
१५. कृषि तथा पशुपालन ,कृषि उत्पादन तथा व्यवस्थापन पशु स्वास्थ्य,सहकारी सम्बन्धी कार्य
- १६.ज्येष्ठ नागरीक , अपांगता भएका व्यक्ति र असक्तहरुको व्यवस्थापन
- १७.बेरोजगारहरुको तथ्यांक संकलन सम्बन्धी कार्यहरु
१८. कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण सम्बन्धी कार्यहरु
१९. खानेपानी , साना जलविधुत आयोजना , बैकल्पिक उर्जा सम्बन्धी कार्यहरु
- २०.विपद् व्यवस्थापन
- २१.जलधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी कार्यहरु
२२. भाषा संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी कार्यहरु



५

Day

३)

गाउँपालिकामा रहने कर्मचारी संख्या र कार्य विवरण : जम्मा दरवन्दी संख्या १४४ जना

जम्मा स्थायी दरवन्दी ८९ जना

जम्मा करारका दरवन्दी : ५५ जना

गाउँपालिकाको प्रस्तावित दरवन्दी तेरिज:

**कटहरी गाउँपालिका**

**गाउँ कार्यपालिकाको प्रस्तावित कूल दरवन्दी तेरिज**

क्र.सं.	पद	तह	सेवा/ समुह	स्वीकृतदर बन्दी	कैफियत
(क)	स्थायी दरवन्दी तर्फ:				
१.	प्रमुख प्रशासकीय अधिकृत	रा.प.तृतीय	स्था.प्रशासन/ सा.प्र	१	संघद्वारा तोकिएको
२.	प्रशासकीय अधिकृत	अधिकृत सातौं/ आठौं	स्था.प्रशासन/ सा.प्र	१	
३.	वरिष्ठ सहायक	सहायक पाचौं/ अ.छैठौं	स्था.प्रशासन/ सा.प्र	६	
४.	कम्प्युटर अपरेटर	सहायक पाचौं/ अ.छैठौं	स्था.प्रशासन/ विविध	१	
५.	कानून सहायक	सहायक पाचौं/ अ.छैठौं	स्था.प्रशासन/ न्याय	१	
६.	सहायक चौथो	सहायक चौथो	स्था.प्रशासन/ सा.प्र	२	
७.	लेखा अधिकृत	अधिकृत सातौं/ आठौं	स्था.प्रशासन/ लेखा	१	
८.	लेखापाल	सहायक पाचौं/ अ.छैठौं	स्था.प्रशासन/ लेखा	१	
९.	ईन्जिनियर	अधिकृत सातौं/ आठौं	ईन्जिनियर/ सिभिल	१	
१०.	सब ईन्जिनियर	सहायक पाचौं/ अ.छैठौं	ई/ सिभिल/ जनरल, हाईवे	१	
११.	सब ईन्जिनियर	सहायक पाचौं/ अ.छैठौं	ई/ सिभिल/ जनरल, बि. आर्किटेक्ट	१	
१२.	अमिन	सहायक चौथो	ईन्जिनियर/ सर्भे	१	
१३.	जनस्वास्थ्य अधिकृत	अधिकृत सातौं/ आठौं	स्था.स्वास्थ्य/ हे.ई	१	
१४.	अधिकृत	छैठौं	स्था.स्वास्थ्य/ हे.ई	१	
१५.	अधिकृत (स्टाफ नर्स)	छैठौं	स्था.स्वास्थ्य/ ज.क, क.न	१	



७

*Day*

१६.	महिला विकास निरिक्षक	सहायक पाचौं/ अ.छैठौं	स्था. प्रशासन/ विविध	१	
१७.	सहायक म.वि.नि	सहायक पाचौं/ अ.छैठौं	स्था. प्रशासन/ विविध	१	
१८.	शिक्षा अधिकृत	अधिकृत सातौं/ आठौं	शिक्षा प्रशासन	१	फाजिल
१९.	प्राविधिक सहायक	सहायक पाचौं/ अ.छैठौं	शिक्षा प्रशासन	१	
२०.	कृषि विकास अधिकृत	अधिकृत सातौं/ आठौं	स्था. कृषि/ कृषि	१	
२१.	प्राविधिक सहायक	सहायक पाचौं/ अ.छैठौं	स्था. कृषि/ कृषि	२	
२२.	नायब पशु सेवा प्राविधिक	सहायक चौथो	स्था. कृषि/ कृषि	१	
२३.	पशु विकास अधिकृत	अधिकृत सातौं/ आठौं	भेटेनरी/ लेपोडेडे	१	
२४.	प.स्वास्थ्य.प्रा.स	सहायक पाचौं/ अ.छैठौं	भेटेनरी	१	
२५.	प.सेवा प्रा.स	सहायक पाचौं/ अ.छैठौं	लेपोडेडे	१	
२६.	ना.प.स्वा.प्रा	सहायक चौथो	भेटेनरी	१	
२७.	पशु सेवा ना.प्रा.स	सहायक चौथो	लेपोडेडे	१	
२८.	आन्तरिक लेखा परिक्षक	सहायक पाचौं/ अ.छैठौं	प्रशासन/ लेखा	१	
<b>स्थायी दरबन्दी(क) तर्फको जम्मा</b>				<b>३५</b>	
<b>(ख) करार दरबन्दी तर्फ:</b>					
१.	सूचना प्रविधि अधिकृत	अधिकृत सातौं	विविध	१	करार
२.	रोजगार संयोजक	अधिकृत छैठौं	प्रशासन	१	करार
३.	कम्प्युटर अपरेटर	पाचौं	विविध	१	करार
४	नगर प्रहरी असई	सहायक चौथो	प्रशासन/ सुरक्षा	१	करार
५	नगर प्रहरी हवलदार	सहायक तेस्रो	प्रशासन/ सुरक्षा	१	करार
६	नगर प्रहरी जवान	आधारभूत	प्रशासन/ सुरक्षा	५	करार
७	ईलेक्ट्रिसियन	सहायक चौथो	विविध	२	करार
८	हलुका सवारी चालक	आधारभूत	-	४	१ स्थायी
९	स्वीपर/ सफाईकर्मी	श्रेणीविहिन	-	२	करार
१०	कार्यालय सहयोगी	आधारभूत	-	९	१ स्थायी
११	सचिवालय सहयोगी (निजि सचिव)	सहायक चौथो	-	१	करार
<b>करार दरबन्दी (ख) तर्फको जम्मा</b>				<b>२८</b>	
<b>गाउँपालिकामा कायम हुने कुल दरबन्दी (क) र (ख)को जम्मा</b>				<b>६३</b>	



**कटहरी गाउँपालिका अन्तर्गत वडा कार्यालयहरूको प्रस्तावित कूल दरबन्दी तेरिज**

**(क) स्थायी दरबन्दी तर्फ:**

१	वडा सचिव	सहायक पाँचौं/अ. छैठौं	स्था. प्रशासन/ सा.प्र.	७	
२	सब-ईन्जिनियर	सहायक पाँचौं/अ. छैठौं	ईन्जि./ सिभिल/ जनरल, हाईवे	५	
३	खा.पा.स.टे	सहायक पाचौं	ई./ स्यानिटरी	१	
४	सहायक	सहायक चौथो	स्था. प्रशासन/ सा.प्र.	४	
५	असिस्टेन्ट सब ईन्जिनियर	सहायक चौथो	ईन्जि./ सिभिल/ जनरल	१	
<b>स्थायी दरबन्दी(क) तर्फको जम्मा</b>				<b>१८</b>	

**(ख) करार दरबन्दी तर्फ:**

१	सहायक कम्प्युटर अपरेटर	सहायक चौथो	विविध	७	
२	कार्यालय सहयोगी	आधारभूत		७	१ स्थायी
<b>करार दरबन्दी (ख) तर्फको जम्मा</b>				<b>१४</b>	
<b>वडा कार्यालयमा कायम हुने कुल दरबन्दी (क) र (ख) को जम्मा</b>				<b>३२</b>	

**कटहरी गाउँपालिका स्वास्थ्य चौकी भौडाहा (वर्धिङ्ग सन्टर नरहेको स्वास्थ्य चौकीको दरबन्दी विवरण)**

सि.नं.	पद	तह	सेवा/समुह	दरबन्दी	कैफियत
१	अधिकृत छैठौं	६	स्वास्थ्य/ हे.ई	१	
२	सहायक	५	स्वास्थ्य/ हे.ई	२	
३	सहायक	५	स्वास्थ्य/ क.न	१	
४	सहायक (अ.न.मि)	४	स्वास्थ्य/ क.न	१	
५	ल्याब असिस्टेन्ट	४	स्वास्थ्य/ ल्याब	१	करार
६	कार्यालय सहयोगी	श्रेणीविहिन	-	१	करार
<b>जम्मा</b>				<b>७</b>	



*Signature*

## कटहरी गाउँपालिका स्वास्थ्य चौकी (वर्धिङ्ग सेन्टर रहेको कटहरी तथा थलाहा स्वास्थ्य चौकीको दरबन्दी विवरण)

वर्धिङ्ग सेन्टर भएको स्वास्थ्य चौकीमा अ.न.मि १ जना थप दरबन्दी र ल्याब अस्टेन्ट १ दरबन्दी व्यवस्था गरी जम्मा ८ जना दरबन्दी प्रस्ताव गरिएको छ ।

सि.नं.	पद	तह	सेवा/समुह	दरबन्दी	कैफियत
१	अधिकृत छैठौं	६	स्वास्थ्य/ हे.ई	१*२=२	
२	सहायक	५	स्वास्थ्य/ हे.ई	२*२=४	
३	सहायक	५	स्वास्थ्य/ क.न	१*२=२	
४	सहायक (अ.न.मि)	४	स्वास्थ्य/ क.न	२*२=४	१ थप
५	ल्याब असिस्टेन्ट	४	स्वास्थ्य/ ल्याब	१*२=२	करार
६	कार्यालय सहयोगी	श्रेणीविहिन	-	१*२=२	करार
<b>जम्मा</b>				<b>८*२=१६</b>	

### आधारभूत स्वास्थ्य केन्द्र (पाँच):

सि.नं.	पद	तह	सेवा/समुह	दरबन्दी	कैफियत
१	अधिकृत छैठौं	६	स्वास्थ्य/ हे.ई	१*५=५	
२	सहायक	५	स्वास्थ्य/ हे.ई	१*५=५	
३	सहायक	५	स्वास्थ्य/ क.न	१*५=५	
४	कार्यालय सहयोगी	श्रेणीविहिन	-	१*५=५	करार
<b>जम्मा</b>				<b>५*५=२०</b>	




*Day*

## सर्प दंश उपचार केन्द्र :

सर्प दंश उपचार केन्द्र स्थापना सम्बन्धी मापदण्ड, २०७७ ले तोके अनुसार जनशक्ति व्यवस्थापन गर्ने गरि तयार गरिएको छ।

सि.नं.	पद	योग्यता	सेवा/समुह	दरवन्दी	कैफियत
१	मेडिकल अधिकृत	MBBS	स्वास्थ्य/ हे.ई	१	Trained in management of snake bites. ON CALL
२	हेल्थ असिस्टेन्ट	HA/ ५ तह	स्वास्थ्य/ हे.ई	२	
३	नर्स	Pcl/ ५ तह	प.हे.न/ क.न	२	
४	स्टोर क्लिपर	Slc/ ४ तह	-	१	करार
४	सरसफाईकर्मी	-	-	१	करार
<b>जम्मा</b>				<b>७</b>	

## ४) पालिका संगठन चार्ट:



## ५) सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी :

### ५.१ प्रशासन शाखा

१. श्री जानकी प्रसाद अधिकारी- अधिकृत सातौं
२. श्री सुचित्रा अधिकारी- अधिकृत छैठौं
३. श्री गिता गुरागाई- अधिकृत छैठौं
४. श्री बिरबल कामत- का.स

### ५.२ जिन्सी शाखा :

१. श्री जानकी प्रसाद अधिकारी अधिकृत सातौं
२. भानुभक्त खनाल अधिकृत छौंठौं
३. श्री प्रदिप मरिक् का.स

### ५.३ संघ, संस्था तथा सहकारी शाखा

१. श्री सन्तोष बन्जरा अधिकृत छौंठौं

### ५.४ सूचना तथा कानून शाखा :

- |                     |                      |
|---------------------|----------------------|
| श्री शिव चन्द सरदार | सूचना प्रविधि अधिकृत |
| श्री सविता काफले    | सहायक चौथो           |
| श्री विरवल कामैत    | का स                 |

### ५.५ आर्थिक प्रशासन शाखा

- |                        |                   |
|------------------------|-------------------|
| श्री देबेन्द्र थापा    | लेखा अधिकृत आठौं  |
| श्री भरत घिमिरे        | लेखा अधिकृत छैठौं |
| श्री श्यामकुमार घिमिरे | का.स.             |
- आ.ले.पा. शाखा- : श्री कृष्ण आचार्य अधिकृत छैठौं

### ५.६ विपद् व्यवस्थापन शाखा :

- |                      |              |
|----------------------|--------------|
| श्री रविन्द्र कार्की | अधिकृत छैठौं |
|----------------------|--------------|



## ५.७ राजश्व शाखा :

श्री रोशन पाण्डे अधिकृत छैठौं  
श्री सविता काफ्ले सहायक पाचौं

## ५.८ योजना, अनुगमन तथा प्राविधिक शाखा

श्री हरिकाजी बोगटि	अधिकृत छैठौं
श्री राकेश कुमार यादव	ई. आठौं
श्री उमेश प्रसाद साह	ई. छैठौं
श्री माधव खनाल	अधिकृत छैठौं
श्री दुर्गा हाँस्टा	सहायक चौथौं
श्री कमल पोखरेल	अमिन
श्री शर्मिला रिजाल	सहायक पाचौं
श्री बाला पोखरेल	का.स.

## ५.९ वडा कार्यालय तर्फ :

५.९.१ वडा नं.१ वडा सचिव श्री पुष्प बाहादुर निरौला, अन्य कर्मचारीहरु श्री अस्मिता खापुङ्ग, अरुणा राजवंशी र अरविन्द्र कुमार चौधरी

५.९.२ वडा नं.२ वडा सचिव श्री गिता बस्नेत , श्री शर्मिला भट्टराई न्यौपाने, श्री कमला नेपाल कर्ण र रामनारायण गनगाई

५.९.३ वडा नं.३ वडा सचिव श्री माधव खनाल, अन्य कर्मचारीहरु श्री राजेश भट्टराई र श्री ब्रह्मदेव पासवान

५.९.४ वडा नं.४ वडा सचिव श्री सन्तोष कुमार बन्जारा, अन्य कर्मचारीहरु श्री बिनोद पासवान र श्री सरिता कामत

५.९.५ वडा नं.५ वडा सचिव श्री धर्मचन्द्र ठाकुर, अन्य कर्मचारीहरु श्री किशोर ठाकुर

५.९.६ वडा नं.६ वडा सचिव श्री सौरभ रेगमि , अन्य कर्मचारीहरु श्री विजय कुमार चौधरी र श्री धर्मेन्द्र सरदार

५.९.७ वडा नं.७ वडा सचिव श्री अन्तलाल खवास, अन्य कर्मचारीहरु श्री जनक सरदार



Day

## ५.१० स्वास्थ्य शाखा :

श्री सुकल प्रसाद साह ज.स्वा.अ(स्वास्थ्य संयोजक)

- ५.१०.१ स्वास्थ्य चौकी कटहरी श्री रविना दाहाल ज.स्वा.नि लगायत १० जना  
५.१०.२ स्वास्थ्य चौकी भौडाहा श्री रक्की राजवंशी ज.स्वा.नि लगायत ०३ जना  
५.१०.३ स्वास्थ्य चौकी थलाहा श्री प्रमोद कुमार सिंह ज.स्वा.नि लगायत ०७ जना  
५.१०.४ आ.स्वास्थ्य केन्द्र कटहरी १ सम्पतीलाल यादव ज.स्वा.अ. लगायत ३ जना  
५.१०.५ आ.स्वास्थ्य केन्द्र कटहरी २ श्री उमेश कुमार देव ज.स्वा.अ.लगायत २ जना  
५.१०.६ आ.स्वास्थ्य केन्द्र कटहरी ४ श्री रेमन्त कुमार दास ज.स्वा.अ.लगायत ४ जना  
५.१०.७ आ.स्वास्थ्य केन्द्र कटहरी ५ श्री लक्ष्मी राउत ज.स्वा.नि लगायत ३ जना  
५.१०.८ आ.स्वास्थ्य केन्द्र कटहरी ७ श्री सुनित कुमार मण्डल सि.अ.हे.ब छैठौं  
लगायत ३ जना

## ५.११ शिक्षा तथा सामाजिक विकास शाखा :

१.. श्री पुष्प बहादुर बस्नेत अधिकृत छैठौं

### ५.१२ कृषि शाखा :

१. श्री केशवराज काफ्ले कृषि प्रसार सातौं  
२. श्री इश्वर चन्द्र साह कृषि प्रसार छैठौं  
३. श्री चित्रा राई अधिकृत छैठौं  
४. श्री प्रेमलाल राजवंसी सहायक चौथौ

### ५.१३ पशु सेवा शाखा :

१. श्री दिपेन्द्र चौधरी पशु अधिकृत छैठौं  
२. श्री तेज बहादुर विष्ट सहायक पाँचौं  
३. श्री बाला पोखरेल का.स.



## सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी

सि.नं.	शाखा	शाखाप्रमुखको नाम	पद	कै
१	कार्यालय प्रमुख	श्री प्रमोद कुमार चौधरी	प्रमुख प्रशासकीय अधिकृत	
२	आर्थिक प्रशासन शाखा	श्री देबेन्द्र थापा	अधिकृत आठौं	
३	शिक्षा शाखा	श्री पुष्प बहादुर बस्नेत	अधिकृत छैठौं	
४	प्रशासन शाखा	श्री जानकी प्रसाद अधिकारी	अधिकृत सातौं	
५	योजना शाखा	श्री हरिकाजि बोगटि	अधिकृत छैठौं	
६	प्राविधिक शाखा	श्री ई.राकेश कुमार यादव	अधिकृत आठौं	
७	जिन्सी शाखा	श्री भानुभक्त खनाल	अधिकृत छैठौं	
८	वातावरण तथा विपद् शाखा	श्री रविन्द्र कार्की	अधिकृत छैठौं	
९	न्यायिक समिति	श्री गिता गुरागाई	अधिकृत छैठौं	
१०	सहकारी शाखा	श्री सन्तोष बन्जरा	अधिकृत छैठौं	
११	राजश्व शाखा	श्री रोशन पाण्डे	अधिकृत छैठौं	
१२	सूचना शाखा	श्री शिव चन्द सरदार	सूचना प्रविधि अधिकृत सातौं	
१३	स्वास्थ्य शाखा	श्री सुकल प्रसाद साह	अधिकृत सातौं	
१४	कृषि शाखा	श्री केशव राज काफ्ले	अधिकृत सातौं	
१५	पशु शाखा	श्री दिपेन्द्र नारायण चौधरी	अधिकृत छैठौं	
१६	आ ले प शाखा	श्री कृष्ण प्रसाद आचार्य	अधिकृत छैठौं	

### गाउँपालिकाबाट प्रदान गरिने सेवाहरु:

बुदाँ नं. १ र २ मा उल्लेख भए बमोजिम र सो सँग सम्बन्धित सबै प्रकारका सेवा उपलब्ध गराउने तथा विभिन्न नियकाहरु विच समन्वय र अनुगमन सम्बन्धि कार्यहरु साथै नागरिक वडापत्र अनुसार देहाय बमोजिमका सेवाहरु ।

क्र स	सेवा सुविधाको नाम	कैफियत
१	मोहीलागत कट्टा सिफारिस	
२	घर कायम सिफारिस	
३	छात्रवृत्ति सिफारिस	
४	विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस	



५	अपाङ्ग सिफारिस	
६	अस्थायी बसोवास सिफारिस	
७	स्थायी बसोवास	
८	नागरिकता र प्रतिलिपि बसोवास	
९	आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित	
१०	विद्युत जडान सिफारिस	
११	धारा जडान सिफारिस	
१२	जीवित रहेको सिफारिस	
१३	दुवै नाम गरेका व्यक्ति एकै हो भन्ने सिफारिस	
१४	जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित	
१५	व्यवसाय बन्द सिफारिस	
१६	व्यवसाय सञ्चालन नभएको सिफारिस	
१७	कोर्ट फिमिनाह सिफारिस	
१८	नाबालक परिचयपत्र सिफारिस	
१९	चौपाया सम्बन्धि सिफारिस	
२०	व्यवसायदर्ता सम्बन्धि सिफारिस	
२१	उद्योग ठाउँसारी सिफारिस	
२२	विद्यालय ठाउँसारी सिफारिस	
२३	आन्तरिक बसाइँ सराई सिफारिस	
२४	विद्यालय सञ्चालन र स्वीकृत कक्षा वृद्धि	
२५	व्यक्तिगत विवरण सिफारिस	
२६	व्यक्तिगत विवरण सिफारिस	
२७	जग्गादर्ता सिफारिस	
२८	संरक्षक सिफारिस व्यक्तिगत	
२९	संरक्षक सिफारिस संस्थागत	
३०	नेपाल सरकारको नाममा बाटो कायम	
३१	जिवितसँगको नाता प्रमाणित	
३२	मृतकसँगको नाता प्रमाणित	
३३	निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस	
३४	अन्य कार्यालय माग अनुसार विवरण खुलाई पठाउने कार्य	
३५	संस्था दर्ता सिफारिस	
३६	घरबाटो प्रमाणित	



३७	चार किल्ला प्रमाणित	
३८	जन्ममित प्रमाणित	
३९	विवाह प्रमाणित	
४०	घर पाताल प्रमाणित	
४१	कागजमञ्जुरीमा प्रमाणित	
४२	ट्कवाला वाहकदार प्रमाणित	
४३	अविवाहित प्रमाणित	
४४	जग्गा रेखाङ्कनको कार्य सो कार्यमा रोहवर	
४५	जग्गा धनीपूर्जा हराएको सिफारिस	
४६	पूर्जामा घर कायम गर्ने सिफारिस	
४७	अंग्रेजी सिफारिस तथा प्रमाणित	
४८	मिमलापत्र कागज उजुरी दर्ता	
४९	एकीकृत सम्पत्ति कर घर जग्गा कर	
५०	बहाल कर	
५१	विज्ञापन कर	
५२	मालपोत वाभूमिकर	
५३	जन्मदर्ता	
५४	मृत्यु दर्ता	
५५	बसाइँसराई जाने आउने दर्ता	
५६	सम्बन्ध बिच्छेदक दर्ता	
५७	विवाहदर्ता	
५८	नयाँ व्यवसाय दर्ता	
५९	व्यवसाय नविकरण	
६०	योजना सञ्चालनको लागि सम्झौता गर्ने सिफारिस	
६१	योजना सम्पन्न सिफारिस	
६२	उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस प्रमाणीतहरु	



## ६.सेवाप्राप्त गर्न लाग्ने दस्तुर र अवधि :

क्र. सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरु	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकारी	लाग्ने दस्तुर	लाग्ने समय	कैफियत
१	नागरिकता र प्रतिलिपि सिफारिस	१) निवेदन पत्र र आमारबुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा) ५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा) ६) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो ३ प्रति ८) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि/ सक्कल नागरिकता प्रमाण पत्र ९) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ७) तोकिएको ढाँचामा नागरिकतासिफारिसको अभिलेखराख्ने ।	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	
२	नाबालकपरिचय	१) बाबु आमाको	१) निवेदन सहित	वडा	सभा	सोही	



*Day*

	पत्र सिफारिस	<p>नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</p> <p>२) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपि</p> <p>३) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने</p> <p>४) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने</p> <p>५) दुवै कान देखिने पासपोर्ट साईजको फोटो</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>को निर्णय अनुसार</p>	<p>दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>
३	अंगिकृत नागरिकता सिफारिस	<p>१) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपिसम्बन्धित देशको आधिकारिक प्रमाणपत्र</p> <p>२) पासपोर्ट साईजको फोटो ३ प्रति</p> <p>३) सर्जिमिन मुचुल्का</p> <p>४) श्रीमानको नागरिकता प्रमाण पत्र सक्कल/ प्रतिलिपि</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, काननी राय आवश्यक भएमा राय सोध्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



			उपलब्ध गराउने ७) अनुसूची ७ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।				
४	दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संशोधन सिफारिस	१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरू ३) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने ४) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्ण य अनु सार	सोही दिन, सर्जमिन को हकमा बढीमा ३ दिनभित्र	
५	अपाङ्ग सिफारिस	१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि २) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस ३) व्यक्ति स्वयं उपस्थित	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्ण य अनु सार	सोही दिन, सर्जमिन को हकमा बढीमा ३ दिनभित्र	



		हुनुपर्ने वा सम्बन्धित व्यक्तीको प्रतिनिधि ४) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण	४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार प्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने				
६	छात्रवृत्ति सिफारिस	१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ३) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण ४) अध्ययन गर्दै गरेको शिक्षिक सस्थाको कागज	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	
७	विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस	१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ३) सरसफाई कार्डको	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा	

		प्रतिलिपी/ सक्कल प्रमाण	सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	फाँटका कर्मचारी		३ दिनभित्र	
८	अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य	१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) कार्यालयको पत्र ३) विषयसँग सम्बन्धित अन्य कागजातहरु ४) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण	१) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) पत्र दर्ता गर्ने ४) तोकिएको कर्मचारीले विवरण तयार गर्ने ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	
९	जन्म दर्ता	१) निवेदन पत्र २) बालकको बाबु/आमाको नागरिकता ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित	१) घटना घटेको ३५ दिन भित्र एक घर परिवारको उमेर पुगेको व्यक्तिले सूचना दिने ३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने ४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध	वडा सचिव	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	



		प्रतिलिपी ५) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण	गराउने । ५) बाबु वा आमाको जन्म खुलेको कागज				
१०	मृत्यु दर्ता	१) निवेदन पत्र २) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र ४) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र ५) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र ६) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण	१) घटना घटेको ३५ दिन भित्र एक घर परिवारको सदस्यले २) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने ३) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने । ३) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने	वडा सचिव	सभा को निर्ण य अनु सार	सोही दिन, सर्जमिन को हकमा बढीमा ३ दिनभित्र	
११	बसाईसराईजाने आउने दर्ता	१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी २) बसाई सराई गरी जानेको हकमा परिवारको आधिकारिक विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात ३) जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने ४) बसाई सराई गरी	१) घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए एक घर परिवारको सदस्यले २) एकजनाकोमात्र बसाई सराई भए निजले सूचना दिने ३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने ४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध	वडा सचिव	सभा को निर्ण य अनु सार	सोही दिन, सर्जमिन को हकमा बढीमा ३ दिनभित्र	



		<p>आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र</p> <p>५)जाने/आउने सबै व्यक्तिको नागरिकता रजन्मदर्ता र विवाह दर्ताको प्रतिलिपि</p> <p>६) चालु आ.व. सम्म घर जग्गा र मालपोत करवा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>७) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण</p>	गराउने ।				
१२	सम्बन्ध बिच्छेद दर्ता	<p>१) निवेदन पत्र</p> <p>२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि</p> <p>३) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति</p> <p>४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने</p> <p>५) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण</p>	<p>१) सम्बन्ध बिच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने ।</p> <p>२) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने</p> <p>३) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने</p> <p>४) दर्ता किताबमा बेग्लै अभिलेख राख्ने</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	
१३	विवाह दर्ता	<p>१) निवेदन पत्र</p> <p>२) दुलाहा(दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको</p>	<p>१) दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने</p> <p>२) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३	



		<p>प्रमाणपत्रको प्रतिलिपि</p> <p>४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>३) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने</p> <p>४) दुलाह दुलहीको फोटो</p>	कर्मचारी		दिनभित्र
१४	अस्थाई बसोबास सिफारिस	<p>१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम</p> <p>२) वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र</p> <p>४) घरबहाल कर तिरेका रसिद</p> <p>५) घरबहालको सम्झौता पत्र</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र
१५	स्थायी बसोबास सिफारिस	<p>१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित</p>	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा



		<p>३) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि</p> <p>४) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>फाँटका कर्मचारी</p>		<p>३ दिनभित्र</p>	
१६	<p>आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित</p>	<p>१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) जग्गाधनी प्रमाण पूर्जा</p> <p>३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात</p> <p>४) अन्य आवश्यक कागजात</p> <p>५) सर्जिमिन मुचुल्का</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभा को निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र</p>	



			उपलब्ध गराउने				
१७	आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित	१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात ३) सरसफाई कार्डको प्रतिलिपि/ सङ्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	
१८	कोर्ट फि: मिनाहा सिफारिस	१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरू ३) कोर्ट फी: मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रूपमा दिनु पर्ने ४) स्थानीय सर्जिमिनकामुचुल्का ५) सरसफाई कार्डको प्रतिलिपि/ सङ्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	



			<p>तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>				
१९	जिवितसँगको नाता प्रमाणित	<p>१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) सर्जिमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>४) नाता प्रमाणित गर्ने व्यक्तिहरूको २ प्रति पासपोर्ट साइजको फोटो</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभा को निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र</p>	
२०	मृतकसँगको नाता प्रमाणित	<p>१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) हकदारहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभा को निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र</p>	



		<p>५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>६) वसाईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि</p> <p>७) हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति</p> <p>८) स्थानीय सर्जिमिन मुचुल्का</p> <p>९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमिनमुचुल्का</p> <p>१०) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण</p>	<p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमिन मुचुल्का माग गर्ने</p> <p>६) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>७) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
२१	जिवित रहेको सिफारिस	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</p> <p>२) स्वयं व्यक्ति उपस्थित हुनु पर्ने</p> <p>३) दुई प्रति पासपोर्ट साइजको फोटो</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>५) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



			उपलब्ध गराउने				
२२	विद्युत जडान सिफारिस	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</p> <p>२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि</p> <p>३) हक भोगको श्रोत खुल्ने कागजात</p> <p>४) अन्य आवश्यक कागजातहरू</p> <p>५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>	
२३	चौपाय सम्बन्धी सिफारिस	<p>१) कारण सहितको निवेदन</p> <p>२) चौपाया लाने ठाउँको स्वीकृत पत्र</p> <p>३) लिने दिने दुवैले सनाखत गर्नु पर्ने</p> <p>४) चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने व्यहोरा</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जिमिन</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>	

			<p>मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>				
२४	आन्तरिक बसाई सराई सिफारिस	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</p> <p>२) सरी जाने व्यक्तिहरु नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि</p> <p>३) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि /घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात</p> <p>४) घर जग्गा भएकाको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>५) घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभा को निर्ण य अनु सार</p>	<p>सोही दिन, सर्जमिन को हकमा बढीमा ३ दिनभित्र</p>	



		बहालको सम्झौता ६) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण				
२५	संरक्षक सिफारिस (व्यक्तिगत)	१) निवेदन २) संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्मदर्ताप्रमाणपत्रको प्रतिलिपि ३) आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का ४) स्थानीय सर्जिमिन मुचुल्का ५) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण	१) विस्तृत विवरण रहेको निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्ण य अनु सार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र
२६	निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस	१) निवेदनतथानागरिकता प्रमाणपत्रको प्रतिलिपि २) विपन्नता खुल्ने प्रमाण कागजात ३) सिफारिस आवश्यक भएको अन्य कारण ४) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्ण य अनु सार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र

			<p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
२७	व्यक्तिगत विवरण सिफारिस	<p>१) निवेदन पत्र</p> <p>२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>४) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरू</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
२८	जन्म मिति प्रमाणित	<p>१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) नाबालकको हकमा</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p>	वडा अध्यक्ष/ का. बा.वडा	सभाको निर्णय	सोही दिन, सर्जिमिन



		<p>जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) बसाई सरी आएको भए सो को प्रमाण पत्र</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>य अनु सार</p>	<p>को हकमा बढीमा ३ दिनभित्र</p>
२९	विवाह प्रमाणित	<p>१) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र</p> <p>३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>५) वि.स.२०३४ पछिको हकमा विवाह दर्ता</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभा को निर्णय अनु सार</p>	<p>सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र</p>



		प्रमाण पत्रको प्रतिलिपि ६) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण	शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने				
३०	घर पाताल प्रमाणित	१) निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) घरको नक्सा, नक्सा पास प्रमाण पत्र ३) स्थलगत निरीक्षण प्रतिवेदन ४) चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५) आवश्यकता अनुसारसर्जमिन मुचुल्का ६) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) प्र. प्र.अ. ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	प्र. प्र.अ. सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जमिन को हकमा बढीमा ३ दिनभित्र	
३१	कागज/मञ्जुरीनामा प्रमाणित	१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ३) प्रमाणित गर्नु पर्ने विषयसँग सम्बन्धित	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जमिन को हकमा बढीमा ३ दिनभित्र	



		<p>प्रमाण कागजहरुको प्रतिलिपि</p> <p>४) मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>				
३२	हकवाला वा हकदार प्रमाणित	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन</p> <p>२) नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) हकदार प्रमाणितका लागि स्थलगत सर्जिमिन</p> <p>४) हकदार प्रमाणित गर्ने थप प्रमाण कागज</p> <p>५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>६) आवश्यकता अनुसार सर्जिमिन मुचुल्का</p> <p>७) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	
३३	अविवाहित प्रमाणित	<p>१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) संरक्षक वा</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p>	वडा अध्यक्ष/ का. बा.वडा	सभा को निर्णय	सोही दिन, सर्जिमिन	



		<p>अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र</p> <p>३) स्थानीय सर्जमिन मुचुल्काको पत्र</p> <p>४) विदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस</p> <p>५) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण</p>	<p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>य अनु सार</p>	<p>को हकमा बढीमा ३ दिनभित्र</p>
३४	<p>अंग्रेजी सिफारिस तथा प्रमाणित</p>	<p>१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) विषय सँग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि</p> <p>३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>४) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभा को निर्णय अनु सार</p>	<p>सोही दिन, सर्जमिन को हकमा बढीमा ३ दिनभित्र</p>



			उपलब्ध गराउने				
३५	मिलापत्र कागज/ उजुरी दर्ता	१) मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन २) सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) विषयसँग सम्बन्धित अन्य कागजातहरु ४) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) उपध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	न्यायीक समिती	सभा को निर्ण य अनु सार	सोही दिन, सर्जमिन को हकमा बढीमा ३ दिनभित्र	
३६	उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/प्रमाणि तहरु	१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) विषय सँग सम्बन्धित प्रमाण कागजात ३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ४) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्ण य अनु सार	सोही दिन, सर्जमिन को हकमा बढीमा ३ दिनभित्र	



			<p>तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
३७	जग्गा दर्ता सिफारिस	<p>१) निवेदन</p> <p>२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>४) साविक लगत प्रमाणित प्रतिलिपि</p> <p>५) फिल्डबुक उतार</p> <p>६) स्थलगत निरीक्षण प्रतिवेदन</p> <p>७) जग्गाको नापी नक्सा</p> <p>८) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरू</p> <p>९) स्थानीय सर्जिमिन मुचुल्का</p> <p>१०) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभा को निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र</p>
३८	घर जग्गा नामसारी सिफारिस	<p>१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन</p> <p>२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) मृतक र निवेदक बिचको नाता प्रमाणित</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित</p>	<p>वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका</p>	<p>सभा को निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिन को हकमा बढीमा ३</p>



		<p>प्रमाणपत्रको प्रतिलिपि</p> <p>४) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि</p> <p>५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।</p> <p>८) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	कर्मचारी		दिनभित्र
३९	जग्गा मूल्याङ्कन सिफारिस/प्रमाणित	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</p> <p>२) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि</p> <p>३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण</p> <p>४) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का</p> <p>५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी मुल्याङ्कन तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र



		६) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण	६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने			
४०	घर कायम सिफारिस	१) घरकायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि ४) स्थलगत प्रतिवेदन ५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ६) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
४१	नेपालसरकारको नाममा बाटोकायमसिफारिस	१) निवेदन २) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि ३) नापी नक्सा ४) चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



		<p>रसिद</p> <p>५) जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने</p> <p>६) जग्गा धनीले सनाखत गरेको कागजात</p> <p>७) सरसफाई कार्डको प्रतिलिपी/ सङ्कल प्रमाण</p>	<p>आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले स्थलगत सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध</p>				
४२	घर बाटो प्रमाणित	<p>१) निवेदन (बाटोको नाम टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि</p> <p>३) जग्गा रहेको क्षेत्रको प्रमाणित सङ्कलनापी नक्सा</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	



		प्रमाणित प्रतिलिपी ६) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण					
४३	चार किल्ला प्रमाणित	१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी ६) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्ण य अनु सार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	
४४	जग्गा रेखांकनको कार्य/सो कार्यमा रोहबर	१) निवेदन पत्र २) सम्बन्धित कार्यालयको पत्र ३) प्राबिधिक प्रतिवेदन ४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्ण य अनु सार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	



			<p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
४५	जग्गा धनीपूर्जा हराएकोसिफारिस	<p>१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>३) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि</p> <p>४) निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीयसर्जिमिन मुचुल्का</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले सिफारिस पत्र तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
४६	पूर्जामा घरकायम गर्नेसिफारिस	<p>१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) भवन नक्सा पास प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) निर्माण सम्पन्न प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव,	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा




		<p>पत्रको प्रतिलिपि</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>५) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	सम्बन्धित फाँटका कर्मचारी	सार	बढीमा ३ दिनभित्र
४७	मोही लगत कट्टा सिफारिस	<p>१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन</p> <p>२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि</p> <p>४) जग्गाको प्रमाणित नापी नक्सा</p> <p>५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि</p> <p>७) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	लाग्ने समय: सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र



४५

*Day*

			निवेदकलाई सिफारिस उपलब्ध गराउन				
४८	धारा जडान सिफारिस	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</p> <p>२) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि</p> <p>३) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	
४९	घर कोठा खोल्न कार्य रोहबरमा बस्ने कार्य	<p>१) कारण प्रष्ट खुलेको निवेदन</p> <p>२) चालु आ.व. सम्मको घरजग्गा कर, बहाल कर र मालपोत तिरेको रसिद</p> <p>३) बहाल सम्झौताको प्रमाणित प्रतिलिपि</p> <p>४) जिल्ला प्रशासन कार्यालयको पत्र</p> <p>५) स्थानीय सर्जिमिन मुचुल्का</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	



		<p>६) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमिनमुचुल्का</p> <p>७) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण</p>	<p>६) रोहबरमा बस्ने कर्मचारी तोक्ने</p> <p>७) वडा कार्यालयबाट प्रषित ३५ दिने म्याद पत्रको सूचना प्रमाणित प्रतिलिपी</p>				
५०	एकिकृत सम्पत्ति कर/घर जग्गा कर	<p>१) निवेदन</p> <p>२) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि</p> <p>३) भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि</p> <p>४) भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि</p> <p>५) (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन</p> <p>६) मालपोत तिरेको रसिद</p> <p>७) आ.व ०५७।५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी</p> <p>८) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी</p> <p>९) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण</p>	<p>१) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>४) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिव समक्ष पेश गर्ने</p> <p>५) तोकिएको कर बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	
५१	बहाल कर	<p>१) निवेदन पत्र</p> <p>२) बहाल सम्झौता</p> <p>३) नेपाल सरकारमा</p>	<p>१) प्र. प्र.अ. ले सम्बन्धित कर्मचारीलाई तोक</p>	प्र. प्र.अ. सम्बन्धित फाँटका	सभा को निर्णय	सोही दिन, सर्जिमिन	



		<p>बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि</p> <p>४) नागरिकताको प्रमाणित प्रतिलिपि</p> <p>५) चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि ।</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/ सङ्कल प्रमाण</p>	<p>आदेश गर्ने</p> <p>२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी प्र.प.अ. समक्ष पेश गर्ने</p> <p>३) तोकिएको कर बुझाउने</p> <p>४) चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने</p>	कर्मचारी	य अनु सार	को हकमा बढीमा ३ दिनभित्र	
५२	मालपोत वाभूमि कर	<p>१) निवेदन पत्र</p> <p>२) प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पूर्जा नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक</p> <p>३) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण</p> <p>४) सरसफाई कार्डको प्रतिलिपि/ सङ्कल प्रमाण</p>	<p>१) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिव समक्ष पेश गर्ने</p> <p>३) तोकिएको कर बुझाउने</p> <p>४) चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने ।</p>	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनु सार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	
५३	घर नक्सा पास	१) जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि र निवेदन	१) प्र. प्र.अ. ले सम्बन्धित कर्मचारीलाई तोक	प्र. प्र.अ. इन्जिनियर, सर्वेक्षक वा	सभा को	नियमानु सार	



		<p>२) चालु आ. व. सम्मको मालपोत कर तिरेको रसिद कर</p> <p>३) नागरिकता</p> <p>४) नक्साहरू</p> <p>५) घर नक्सा</p>	<p>आदेश गर्ने</p> <p>२) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>३) तोकिएको कर बुझाउने</p>	सम्बन्धित फाँटका कर्मचारी	निर्णय अनुसार		
५४	व्यवसाय दर्ता सिफारिस	<p>१) निवेदन पत्र</p> <p>२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि</p> <p>५) दुई प्रति पासपोर्ट साइजको फोटो</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) प्र. प्र.अ. ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	प्र. प्र.अ. सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	
५५	व्यवसाय बन्द सिफारिस	<p>१) आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र</p> <p>२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल</p> <p>४) घरबहालसम्झौता पत्रको प्रतिलिपि</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) प्र. प्र.अ. ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार</p>	प्र. प्र.अ. सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	



		<p>५) स्थलगत प्रतिवेदन          ६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र          ७) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात          ८) सरसफाई कार्डको प्रतिलिपी/ सङ्कल प्रमाण</p>	<p>सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने          ५) निवेदकले तोकिएको शुल्क बुझाउने          ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
५६	व्यवसाय सञ्चालन नभएको सिफारिस	<p>१) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र          २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि          ३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र          ४) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात          ५) स्थलगत प्रतिवेदन          ६) घरबहालसम्झौता पत्रको प्रतिलिपि          ७) सर्जिमिनमुचुल्का आवश्यक परेमासोसमेत गराउने          ८) सरसफाई कार्डको प्रतिलिपी/ सङ्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने          २) प्र. प्र.अ. ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने          ३) निवेदन दर्ता गर्ने          ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसारसर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने          ५) निवेदकले तोकिएको शुल्क बुझाउने          ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध</p>	प्र. प्र.अ. सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र



५७	ब्यापारव्यवसाय नभएकोसिफारिस	<p>१) कारण सहितको निवेदन पत्र</p> <p>२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>५) सर्जिमिनमुचुल्काआवश्यक परेमासोसमेत गराउने</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) प्र. प्र.अ. ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	प्र. प्र.अ. सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	
५८	उद्योग दर्ता नामसारी,ठाउँसारी क्षमता वा उदेश्य घटबढ सिफारिस,	<p>१) उद्योग ठाउँसारीका लागि निवेदन</p> <p>२) उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र</p> <p>४) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) प्र. प्र.अ. ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी</p>	प्र.प.अ. सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	



		<p>बुझाउनु पर्ने</p> <p>६) (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र</p> <p>७) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण</p>	निवेदकलाई सिफारिस उपलब्ध गराउने				
५९	संस्था दर्ता सिफारिस	<p>१) विधान,निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने</p> <p>३) संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>५) सरसफाई कार्डको प्रतिलिपी/ सक्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) प्र. प्र.अ. ले तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	प्र. प्र.अ. सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	
६०	विज्ञापन कर	<p>१) निवेदन र संस्थाको प्रमाणित कागजात</p> <p>२) सम्बन्धित स्थानीय तहमा तिर्नु बुझाउनु पर्नेव्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी</p>	<p>१) प्र. प्र.अ. ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>२) तोकिएको कर्मचारीले कर</p>	प्र. प्र.अ. सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्णय अनुसार	सोही दिन, सर्जिमिन को हकमा बढीमा	



			निर्धारण तयार गरी प्र.प.अ. समक्ष पेश गर्ने ३) तोकिएको कर बुझाउने			३ दिनभित्र	
६१	नयाँ दर्ता, नामसारी, ठा उँसारी र कक्षा थप सिफारिस	१) विद्यालय ठाउँसारीका लागि निवेदन २) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ४) (सरकारी एवंसामुदायिक विद्यालयबाहेकअन्यमा) चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने ६) स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि ७) निरीक्षण प्रतिवेदन ८) सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र ९) सरसफाई कार्डको प्रतिलिपि/ सङ्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) प्र.प्र.अ. ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	प्र. प्र.अ. सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्ण य अनु सार	सोही दिन, सर्जिमिन को हकमा बढीमा ३ दिनभित्र	
६२	विद्यालय	१) विद्यालय कक्षा वृद्धिका	१) निवेदन सहित	प्र.प.अ.	सभा	सोही	



	सञ्चालन स्वीकृत/ कक्षा वृद्धिसिफारिस	लागि निवेदन २) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) स्थानीय तहको नाममा चालु आ. व.को नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ४) सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद ६) निरीक्षण प्रतिवेदन ७) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण	तोकिएको कागजातहरु पेश गर्ने २) प्र.प.अ. तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	सम्बन्धित फाँटका कर्मचारी	को निर्ण य अनु सार	दिन, सर्जमिन को हकमा बढीमा ३ दिनभित्र	
६३	संरक्षक सिफारिस (संस्थागत)	१) निवेदन २) संस्थाकोनवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि ३) बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने ४) आवश्यकता अनुसार सर्जमिन मुचुल्का ५) सरसफाई कार्डको प्रतिलिपि/ सक्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको	वडा अध्यक्ष/ का. बा.वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्ण य अनु सार	सोही दिन, सर्जमिन को हकमा बढीमा ३ दिनभित्र	



			शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने				
६४	सहकारी दर्ता	१) निवेदन र विनियम २) नागरिकता ३) शेयर वितरण कागज ४) शेयर सदस्यको प्रारम्भिक भेला ५) साधारण सभाको निर्णय ३० सदस्य अनिवार्य हुने	१) प्र. प्र.अ. ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने २) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ३) तोकिएको कर बुझाउने	प्र. प्र.अ. सम्बन्धित फाँटका कर्मचारी	सभा को निर्ण य अनु सार	नियमानु सार	

## ७. निर्णय गर्ने प्रकृया र अधिकारी

प्रशासनिक निर्णय: प्रमुख प्रशासकीय अधिकृत श्री प्रमोद कुमार चौधरी

नीतिगत एवम् अन्य निर्णय : अध्यक्ष एवम् गाउँ कार्यपालिका र गाउँसभा

## ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी :

प्रमुख प्रशासकीय अधिकृत श्री प्रमोद कुमार चौधरी

उपाध्यक्ष श्री सितादेवी राजवंशी

अध्यक्ष श्री देवराज चौधरी



## भाग २

१० प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको नाम

क्र स	नाम थर	पद	कैफियत
१	श्री प्रमोद कुमार चौधरी	प्रमुख प्रशासकीय अधिकृत	
२	श्री जानकी प्रसाद अधिकारी	सूचना अधिकारी	

## कटहरी गाउँपालिका, मोरङबाट जारीभएका कानूनहरू

### कटहरी गाउँपालिका, मोरङ बाट जारी भएका कानूनहरूको विवरण

क) ऐनहरू (१२ वटा)

क्र.स	ऐनको नाम	स्वीकृत मिति	स्वीकृतगर्ने निकाय	राजपत्रमा प्रकाशित मिति
१.	आर्थिक ऐन , २०८२	२०८२-०३-०५	सभा	२०८१- -
२.	विनियोजन ऐन, २०८२	२०८२-०३-०५	सभा	२०८१- -
३.	शिक्षा ऐन, २०७६	२०७६-११-०६	कार्यपालिका	२०७६-११-२२
४.	संस्था दर्ता ऐन, २०७६	२०७६-११-११	सभा	२०७६-११-२२
५.	कटहरी गाउँपालिकाको कर तथा गैरकर राजश्व सम्बन्धी ऐन , २०७७	२०७७-०३-१४	सभा	२०७७-१२-१२
६.	अनाथ तथा जोखिमयुक्त बालबालिकाको लागि सामाजिक सुरक्षा कार्यक्रम ऐन, २०७५	२०७५-१०-०३	कार्यपालिका	२०७५-११-१२
७.	विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५	२०७५-०३-२०	कार्यपालिका	२०७५-११-१२
८.	सहकारी ऐन , २०७५	२०७५-०३-२०	सभा	२०७५-११-१२
९.	प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५	२०७५-०३-२०	सभा	२०७५-११-१२
१०.	कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा बनेको ऐन, २०७५	२०७५-०३-२०	सभा	२०७५-११-१२
११.	स्थानीय तहमा वातावरण तथा प्राकृतिक श्रोतको	२०७६-११-१५	कार्यपालिका	२०७६-११-२२



*Day*

क्र.स	ऐनको नाम	स्वीकृत मिति	स्वीकृतगर्ने निकाय	राजपत्रमा प्रकाशित मिति
	संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६			
१२.	उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५	२०७५-०३-२०	सभा	२०७५-११-१२

### ख) नियमावलीहरु (३ वटा)

क्र.स	नियमावलीको नाम	स्वीकृत मिति	स्वीकृतगर्ने निकाय	राजपत्रमा प्रकाशित मिति
१.	गाउँपालिका कार्यविभाजन नियमावली, २०७५	२०७५-१०-०४	सभा	२०७५-१०-०५
२.	गाउँपालिका कार्यसम्पादन नियमावली, २०७५	२०७५-०२-२२	सभा	२०७५-०२-२३
३.	कटहरी गाउँपालिकाको स्थानीय उद्योग दर्ता संचालन, व्यवस्थापन र नियमन सम्बन्धी नियमावलि २०८२	२०८२-१०-१०	सभा	२०८२-१०-११

### ग) निर्देशिकाहरु (६ वटा)

क्र.स	निर्देशिकाको नाम	स्वीकृत मिति	स्वीकृतगर्ने निकाय	राजपत्रमा प्रकाशित मिति
१.	गाउँपालिकाबाट गरिने अनुगमन निर्देशिका, २०७५	२०७५-०४-२२	कार्यपालिका	२०७५-११-१२
२.	स्थानीय उर्जा विकास सम्बन्धी निर्देशिका, २०७५	२०७५-०४-२२	कार्यपालिका	२०७५-११-१२
३.	कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता निर्देशिका, २०७७	२०७७-१२-१२	कार्यपालिका	२०७७-१२-१२
४.	एम्बुलेन्स सेवा संचालन निर्देशिका, २०७७	२०७७-१०-२१	कार्यपालिका	२०७७-१२-१२
५.	आन्तरिक नियन्त्रण प्रणालि निर्देशिका, २०८१			
६.	घर नक्सा पास प्रक्रिया तथा मापदण्ड सम्बन्धी निर्देशिका, २०८२	२०८२-१०-०६	कार्यपालिका	२०८२-१०-०६



घ) कार्यविधिहरू (४७ वटा)

क्र.स	कार्यविधिको नाम	स्वीकृत मिति	स्वीकृतगर्ने निकाय	राजपत्रमा प्रकाशित मिति
१.	ठेक्का बन्दोबस्ती सम्बन्धी कार्यविधि, २०७८	२०७८-०४-१८	कार्यपालिका	२०७८-११-०५
२.	नगर प्रहरी व्यवस्था गर्ने सम्बन्धी कार्यविधि, २०७८	२०७८-०८-१७	कार्यपालिका	२०७८-११-०५
३.	गाउँकार्यपालिका बैठक संचालन सम्बन्धी कार्यविधि, २०७५	२०७५-०९-२२	कार्यपालिका	२०७५-११-१२
४.	छात्रा संग उपप्रमुख कार्यक्रम संचालन कार्यविधि २०७७	२०७७-०३-१४	कार्यपालिका	२०७७-१२-१२
५.	कटहरी गाउँपालिकामा करारमा शिक्षक, कर्मचारी र सहयोगी कार्यकर्ता नियुक्ति सम्बन्धि कार्यविधि २०७७	२०७७-१०-२१	कार्यपालिका	२०७७-१२-१२
६.	कटहरी गाउँपालिकाको लैङ्गिक हिंसा न्यूनीकरणका लागि कोष संचालन कार्यविधि २०७७	२०७७-०३-१४	कार्यपालिका	२०७७-१२-१२
७.	कटहरी गा.पा मा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि २०७५	२०७५-०९-२२	कार्यपालिका	२०७५-११-१२
८.	स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५	२०७५-०४-२२	कार्यपालिका	२०७५-११-१२
९.	आर्थिक सहायता कोष संचालन तथा व्यवस्थापन कार्यविधि २०७७	२०७७-०२-१४	कार्यपालिका	२०७७-१२-१२
१०.	विपद व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७७	२०७७-०२-१४	कार्यपालिका	२०७७-१२-१२
११.	व्यवसाय कर सम्बन्धि कार्यविधि २०७७	२०७७-०२-१४	कार्यपालिका	२०७७-१२-१२
१२.	घर बहाल कर व्यवस्थापन कार्यविधि २०७७	२०७७-०२-१४	कार्यपालिका	२०७७-१२-१२
१३.	सामुदायमा आधारित पुनस्थापना सहजकर्ता छानौट सम्बन्धि कार्यविधि २०७७	२०७७-०५-२९	कार्यपालिका	२०७७-१२-१२
१४.	कटहरी गाउँपालिकाको अपाङ्गता भएका व्यक्तिको परिचयपत्र कार्यविधि २०७५	२०७५-१०-११	कार्यपालिका	२०७५-११-१२
१५.	नदि तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई	२०७५-१२-२९	कार्यपालिका	२०७५-१२-३०



क्र.स	कार्यविधिको नाम	स्वीकृत मिति	स्वीकृतगर्ने निकाय	राजपत्रमा प्रकाशित मिति
	कार्यविधि २०७५			
१६.	बालबिवाह विरुद्ध कार्यक्रम संचालन खर्च कार्यविधि २०७५	२०७५-१२-२९	कार्यपालिका	२०७५-१२-३०
१७.	सडक बालबालिकाको व्यवस्थापन खर्च कार्यविधि २०७५	२०७५-१२-२९	कार्यपालिका	२०७५-१२-३०
१८.	शैक्षिक सुधार सम्बन्धि कार्यविधि २०७५	२०७५-१२-२९	कार्यपालिका	२०७५-१२-३०
१९.	कटहरी गाउँपालिकाको राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि २०७५	२०७५-०२-२२	कार्यपालिका	२०७५-१२-३०
२०.	कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणपुर्व तयारी एबम प्रतिकार्य समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७६	२०७६-१२-१६	कार्यपालिका	२०७६-१२-१७
२१.	स्थानीय तहमा गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम संचालन कार्यविधि २०७५	२०७५-१२-२९	कार्यपालिका	२०७५-१२-३०
२२.	बाल अधिकार संरक्षण तथा सम्बर्दन कार्यविधि, २०७५	२०७५-०९-२२	कार्यपालिका	२०७५-११-१२
२३	कटहरी गाउँपालिकाको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन कार्यविधि, २०७९	२०७९/०५/२५	कार्यपालिका	२०७९/०५/२५
२४	स्वास्थ्य संस्थाहरुको ल्याब व्यवस्थापन तथा संचालन कार्यविधि २०७९	२०७९/०४/२४	कार्यपालिका	२०७९/०४/२४
२५	सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनौट सम्बन्धी कार्यविधि २०७९	२०७९/०६/०७	कार्यपालिका	२०७९/०६/०७
२६	कृत्रिम गर्भाधान कार्यक्रम संचालन कार्यविधि २०७९	२०७९/०४/२४	कार्यपालिका	२०७९/०४/२४
२७	शिक्षक तथा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको दरबन्दी मिलान एबम् व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९	२०७९/१०/२३	कार्यपालिका	२०७९/१०/२३



क्र.स	कार्यविधिको नाम	स्वीकृत मिति	स्वीकृतगर्ने निकाय	राजपत्रमा प्रकाशित मिति
२८	स्थानीय तहको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण रणनीति, २०७९	२०७९/०३/३१	कार्यपालिका	२०७९/०३/३१
२९	टोल विकास संस्था संचालन कार्यविधि २०७७	२०७७-०२-१४	कार्यपालिका	२०७७-१२-१२
३०	विद्यालय व्यवस्थापन समिति सदस्य छुनौट सम्बन्धी कार्यविधि २०७८	२०७८-०८-१७	कार्यपालिका	२०७८-०८-१७
३१	नगर प्रहरी व्यवस्था गर्ने सम्बन्धी कार्यविधि २०७८	२०७८-०८-१७	कार्यपालिका	२०७८-०८-१७
३२	एफ.एम रेडियो संचालन तथा व्यवस्थापन कार्यविधि २०७५	२०७५-१२-२९	कार्यपालिका	२०७५-१२-३०
३३	कर्मचारी कल्याण कोष संचालन कार्यविधि २०७९	२०७९/१०/२३	कार्यपालिका	२०७९/१०/२३
३४	स्थानीय सेवाका कर्मचारीहरुको तहवृद्धि/बढुवा सम्बन्धी कार्यविधि, २०८०	२०८०/०४/०७	कार्यपालिका	२०८०/०४/०७
३५	तुलसी खेति कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०	२०८०/०४/०७	कार्यपालिका	२०८०/०४/०७
३६	सडक बत्ति जडान तथा मर्मत कार्यविधि, २०८०	२०८०/०४/०७	कार्यपालिका	२०८०/०४/०७
३७	बाल क्लब/संजाल गठन तथा परिचालन कार्यविधि २०८०	२०८०/११/१७	कार्यपालिका	२०८०/११/१७
३८	जलश्रोत, खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०८१	२०८१/०२/१६	कार्यपालिका	२०८१/०२/१६
३९	कटहरी गा.पा को नगर प्रहरी व्यवस्था गर्ने सम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन २०८१	२०८१/०६/०१	कार्यपालिका	२०८१/०६/०१
४०	स्वास्थ्य बिमा कार्यक्रम संचालन कार्यविधि, २०७९ पहिलो संशोधन २०८१	२०८१/०५/१२	कार्यपालिका	२०८१/०५/१२
४१	कटहरी गाँउपालिकामा स्वयमसेवक शिक्षक व्यवस्थापन कार्यविधि, २०८१	२०८१/०६/१५	कार्यपालिका	२०८१/०६/१५
४२	व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७७ पहिलो	२०८१/०६/१५	कार्यपालिका	२०८१/०६/१५



क्र.स	कार्यविधिको नाम	स्वीकृत मिति	स्वीकृतगर्ने निकाय	राजपत्रमा प्रकाशित मिति
	सशोधन २०८१			
४३	कटहरी गाउँपालिकाको स्थानिय सेवाका कर्मचारीहरुको तह वृद्धि/ बढुवा सम्बन्धी कार्यविधि, २०८१	२०८१/०३/०३	कार्यपालिका	२०८१/०३/०३
४४	सामुदायिक सिकाई केन्द्रको संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१	२०८१/०९/०४	कार्यपालिका	२०८१/०९/०४
४५	कटहरी गाउँपालिकाको एम्बुलेन्स सेवा संचालन निर्देशिका (पहिलो संशोधन २०८१/१२/१७)	२०८१/१२/१७	कार्यपालिका	२०८१/१२/१७
४६	कटहरी गाउँपालिकाको एम्बुलेन्स सेवा संचालन निर्देशिका पहिलो संशोधन २०८१/१२/१७	२०८१/१२/१७	कार्यपालिका	२०८१/१२/१७
४७	विधालयमा शिक्षाको संसार संगसंगै कामको संसार चिनाउने कार्यक्रम संचालन कार्यविधि, २०८२	२०८२/१०/२९	कार्यपालिका	२०८२/१०/२९

### ड) मापदण्डहरु (२ वटा)

क्र.स	मापदण्डको नाम	स्वीकृत मिति	स्वीकृतगर्ने निकाय	राजपत्रमा प्रकाशित मिति
१.	इट्टा भट्टाबाट माटो उत्खनन सम्बन्धि मापदण्ड २०७७	२०७७-१०-२७	कार्यपालिका	२०७७-१२-१२
२.	खर्चको मापदण्ड	२०७८-१०-२८	कार्यपालिका	२०७८-११-५



## 9 सम्पादन गरेका कामको विवरण

आ व २०८२/८३ को मिति २०८२ माघ ०१ देखी २०८२ चैत्र मसान्तसम्मको कटहरी गाउँपालिका अन्तर्गतका विषयगत शाखाहरुद्वारा सम्पादन भएको कामको विवरणहरु देहाय बमोजिम रहेको छ ।

आर्थिक प्रशासन शाखा



६२



कटहरी गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय, मोरङ  
कार्यालयको कोठ : ८०१३५०१३००

आय व्ययको विवरण

आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आभ्यान्ती(%)	मौज्दात	शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
संघीय सरकार	३२,७६,००,०००.००	९,३३,०९,०८२.००	२८.४८	२३,४२,९८,९१८.००	चातु	३७,३३,९३,५००.००	७,६३,७३,०६२.५७	२०.४५	२९,७०,२०,४३७.४३
१३३११ समानिकरण अनुदान	१२,३०,००,०००.००	२,५१,२८,९००.००	२०.४३	९,७८,७१,१००.००	२११११ पारिश्रमिक कर्मचारी	१७,५३,५२,६५०.००	४,१४,७१,४९७.९४	२३.६५	१३,३८,८१,१५२.०६
१३३१२ शसर्त अनुदान चातु	१५,९४,००,०००.००	५,३६,७७,०००.००	३३.६७	१०,५७,२३,०००.००	२११२१ पोशाक	९,३०,०००.००	०.००	०	९,३०,०००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	१,३७,००,०००.००	४५,०५,०००.००	३२.८८	९१,९५,०००.००	२११२३ औषधीउपचार खर्च	१७,४०,०००.००	१,२३,५२५.००	७.१	१६,१६,४७५.००
१३३१४ विशेष अनुदान चातु	१,६५,००,०००.००	५२,८०,०००.००	३२	१,१२,२०,०००.००	२११२१ स्थानीय भत्ता	१४,७७,५००.००	२,८३,५००.००	१९.१९	११,९४,०००.००
१३३१७ समपुरक अनुदान पुँजीगत	१,५०,००,०००.००	४७,९०,१८२.००	३१.९	१,०२,८९,८१८.००	२११२२ माहुरी भत्ता	९६,००,०००.००	०.००	०	९६,००,०००.००
प्रदेश सरकार	२,८४,९९,०००.००	१,२७,५२,०५०.००	४४.७६	१,५७,३८,९५०.००	२११३४ कर्मचारीको बैठक भत्ता	९,५०,०००.००	३,९९,२९०.००	४१.९९	५,५०,७१०.००
१३३११ समानिकरण अनुदान	१,१७,०६,०००.००	५८,५३,०००.००	५०	५८,५३,०००.००	२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	५९,३०,२००.००	१७,३३,३०४.००	२९.२३	४१,९६,८९६.००
१३३१२ शसर्त अनुदान चातु	७,८५,०००.००	२,५९,०५०.००	३३	५,२५,९५०.००	२११३९ अन्य भत्ता	२,००,०००.००	१०,०००.००	५	१,९०,०००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	८०,००,०००.००	२६,४०,०००.००	३३	५३,६०,०००.००	२११४१ पदाधिकारी बैठक भत्ता	२६,०८,०००.००	७,३५,७१०.००	२८.२९	१८,७२,२९०.००
१३३१७ समपुरक अनुदान पुँजीगत	१०,००,०००.००	४०,००,०००.००	५०	४०,००,०००.००	२११४२ पदाधिकारीअन्य सुविधा	५५,९८,०००.००	१२,७२,०००.००	२२.७२	४३,२६,०००.००
राजस्व बाडफाड	१३,१३,८०,०९५.००	३,०९,३३,६२६.४७	२३.५५	१०,०४,४६,३८८.५३	२११४४ कर्मचारी कल्याण कोष	४०,००,०००.००	०.००	०	४०,००,०००.००
११३१५ घरजग्गा रजिष्ट्रेशन दस्तुर	२,३५,००,०००.००	६२,६३,७४५.००	२६.६५	१,७२,३६,२५५.००	२२१११ पानी तथा बिजुली	२१,८६,०००.००	३,०२,०९६.००	१३.८२	१८,८३,९०४.००
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अधिबृद्धि कर	७,७०,३१,७६१.००	१,७०,१४,०८५.७५	२३.०८	५,९७,१७,६७५.२५	२२११२ संचार महसुल	२०,८०,०००.००	७०,५००.००	३.३९	२०,०९,५००.००
११४२१ बाँडफाँड भई प्राप्त हुने अन्त चुल्क	२,४५,७७,२५४.००	६०,५८,६३४.२९	२४.६५	१,८५,१८,६१९.७९	२२२११ इन्धन (पदाधिकारी)	२,४०,०००.००	०.००	०	२,४०,०००.००
११४५६ बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर	७७,८१,०००.००	१४,८५,९३४.६६	१९.१	६२,९५,०६५.३४	२२२१२ इन्धन (कार्यालय प्रयोजन)	४२,००,०००.००	१०,५०,८०३.८६	२५.०२	३१,४९,१९६.१४
११४७१ बाँडफाँडबाट प्राप्त हुने मनोरञ्जन कर	१,२०,०००.००	०.००	०	१,२०,०००.००	२२२१३ सवारी साधन गर्मल खर्च	२७,००,०००.००	७,९८,८४३.१५	२९.५९	१९,०१,१५६.८५
११४७३ बाँडफाँड भई प्राप्त वन रोपती	१,७०,०००.००	१,११,२२६.८५	६५.४३	५८,७७३.१५	२२२१४ बिमा तथा नवीकरण खर्च	५०,०००.००	०.००	०	५०,०००.००
११४७७ बाँडफाँड भई प्राप्त दहतर बहतरको विक्रीबाट प्राप्त हुने आय	१५,००,०००.००	०.००	०	१५,००,०००.००	२२२२१ मेसिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	१४,७७,०००.००	१,५७,६५९.००	१०.६७	१३,१९,३४१.००
अन्तरिक भोट	८,६८,९३,४८५.००	३८,९३,७५१.२५	४.४८	८,३०,७९,७३३.७५	२२२३१ निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	३,००,०००.००	०.००	०	३,००,०००.००
११३१४ भुमिकर/मालपोत	३२,००,०००.००	६,८२,२३४.७७	२१.३२	२५,१७,७६५.२३	२२२३१ अन्य सम्पत्तिहरूको संचालन तथा सम्भार खर्च	२,५५,०००.००	०.००	०	२,५५,०००.००
११३१७ वहाल कर	२५,००,०००.००	५,२७,२७९.६०	२१.०९	१९,७२,७२०.४०	२२३११ मसल-द तथा कार्यालय सामग्री	६७,८१,०००.००	९,५६,५५५.८८	१४.११	५८,२४,४४४.१२
११३१८ वहाल विटोरी कर	५५,००,०००.००	०.००	०	५५,००,०००.००	२२३१२ पशुपुँक्षीहरूको आहार	२,००,०००.००	०.००	०	२,००,०००.००
११४५२ पूर्वाधार सेवाको उपयोगमा लग्ने कर	१८,०७,५००.००	०.००	०	१८,०७,५००.००	२२३१३ पुस्तक तथा सामग्री खर्च	५०,०००.००	०.००	०	५०,०००.००
११४७९ अन्य मनोरञ्जन कर	१,००,०००.००	०.००	०	१,००,०००.००	२२३१४ इन्धन - अन्य प्रयोजन	१,००,०००.००	०.००	०	१,००,०००.००
११६११ व्यवसायले भुक्तानी गर्ने	३६,००,०००.००	०.००	०	३६,००,०००.००	२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	३१,५०,०००.००	२,८७,६०८.००	९.१३	२८,६२,३९२.००
११६११ अन्य कर	१,३४,००,०००.००	५९,६९३.५०	०.४४	१,३३,४०,३०६.५०	२२३१९ अन्य कार्यालय संचालन खर्च	२५,९५,०००.००	१३,७५,८८७.१२	५२.९९	१२,१९,११२.८८
१४१५१ सरकारी सम्पत्तिको वहालबाट प्राप्त आय	२०,००,०००.००	६,६९,६२१.००	३३.४७	१३,३०,३७९.००	२२४११ सेवा र परामर्श खर्च	२८,००,०००.००	३,९७,४२०.००	१४.१९	२४,०२,५८०.००
१४२११ अन्य सेवा शुल्क तथा बिक्री	३५,००,०००.००	३,१७३.५०	०.०९	३४,९६,८२६.५०	२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	१०,००,०००.००	२,७०,०००.००	२७	७,३०,०००.००
१४२५२ नक्सापाल दस्तुर	३०,००,०००.००	१,७९,३७५.१९	५.९८	२८,२०,६२४.८१	२२४१३ कारा सेवा शुल्क	१,६७,०६,०००.००	३१,५२,९६३.५६	१८.८७	१,३५,५३६,०३६.४४
१४२५३ विफारिष दस्तुर	२९,००,०००.००	५,३८,८१६.६९	१८.५७	२३,६१,१८३.३१	२२४१४ सरसफाईसेवा शुल्क	२७,३५,०००.००	४,८९,७२२.००	१७.६२	२२,४५,२७८.००
१४२५९ अन्य दस्तुर	१,०१,७८,४८५.००	१,९२,६००.००	१.९१	१,००,६५,८८५.००	२२४१९ अन्य सेवा शुल्क	२,८८,०००.००	०.००	०	२,८८,०००.००
१४२६५ अन्य क्षेत्रको आय	१८,०७,५००.००	१३,९२७.००	०.७७	१७,९४,५७३.००	२२५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	१,११,६५,९५०.००	३०,५७,९९९.००	२७.३९	८१,०८,०३१.००
१४३११ न्यायिक दण्ड, जग्गिना र जफत	१,००,०००.००	०.००	०	१,००,०००.००	२२५१२ कार्यक्रम खर्च	६,०१,४७,२००.००	१,०८,८६,३४१.२९	१८.१	४,९२,६०,८५८.७१
१४३१३ धोटी सदरम्माहा	१,००,०००.००	०.००	०	१,००,०००.००	२२५२१ विविध कार्यक्रम खर्च	७३,६९,०००.००	१९,६२,३९४.९५	२६.६६	५३,९६,६०५.०५
१४६११ व्यवसाय कर	२९,००,०००.००	१०,२७,८३०.००	३५.४४	१८,७२,१७०.००	२२६११ अनुगमन, मूल्यांकन खर्च	१२,६०,०००.००	२,५४,९००.००	२०.२३	१०,०५,१००.००
१५१११ बँकचू	३,००,०००.००	०.००	०	३,००,०००.००	२२६१२ धमज खर्च	२६,५०,०००.००	६,७९,१५०.००	२५.३३	१९,७०,८५०.००
३२१२२ बैंक मौज्दात	३,००,०००.००	०.००	०	३,००,०००.००	२२६१३ विविध व्यक्ति तथा प्रतिनिधि मण्डलको धमज खर्च	७,००,०००.००	४,९०,०००.००	७०	२,१०,०००.००
जम्मा	५७,४३,६४,५००.००	१४,०८,५०,५०९.७२	२४.५१	४३,३५,६३,९९०.२८	२२७११ विविध खर्च	९५,८४,०००.००	९,५०,१२१.००	९.९१	८६,३३,८७९.००
					२२७२१ सभा सञ्चालन खर्च	११,००,०००.००	२,५३,०००.००	२३	८,४७,०००.००
					२५३१२ स्वास्थ्य संस्थाहरूलाई सहायता	१,००,०००.००	४०,३००.००	४०.३	५९,७००.००
					२६४१२ सरकारीनिकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई सहायता चातु अनुदान	२१,७२,०००.००	०.००	०	२१,७२,०००.००

## प्रशासन शाखा

क्र स	शिर्षक	कृत्याकलाप	कैफियत
१	कर्मचारीहरूको विदा, भ्रमण, हाजिरि आदिको व्यवस्थापन		
२	कार्यालयबाट सिर्जना भएका तथा कार्यालयमा प्राप्त चिठी पत्रहरूको अभिलेख व्यवस्थापन		
३	जेष्ठ नागरिक परिचयपत्र वितरण		
४	कर्मचारी सहमतिसरुवा सम्बन्धी कार्य ,		
५	नियमित कार्यपालिका तथा अन्य बैठक		
६	कर्मचारी तहवृद्धि/बढुवा सम्बन्धी कार्य		
७	सिफारिस पत्र तयारी		
८	गुनासो व्यवस्थापन		
९	सूचनाको हक सम्बन्धी पत्रहरूको सम्बोधन		
१०	कार्यालयका लागि आवश्यक कर्मचारीहरूको भर्ना तथा अवकाश		
११	अन्य दैनिक प्रशासनिक कार्यहरू		



## आ.ले.प शाखा

क्र.स	शिर्षक	क्रियाकलाप	कैफियत
१	आन्तरिक लेखा परिक्षण	आ.ले.प प्रतिवेदन लेखन तथा लेखा शाखामा भएका बिल भरपाई चेकजाँच	

## महिला तथा बालबालिका शाखा

क्र.स	शिर्षक	कैफियत
१	अपाङ्गता परिचय पत्र वितरण सम्बन्धी नियमित बैठक	
२	अपाङ्गता परिचय पत्र वितरण (पहेलो-४, सेतो-२, निलो-६)	
३	महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको जिज्ञासा संबोदन गरिएको	

## कृषि शाखा

क्र.सं.	शिर्षक	क्रियाकलाप	कैफियत
१.	कृषि औजार तथा यत्रब मर्मत सम्बन्धी तालिम	सम्पन्न	
२.	घुम्ती स्थलगत तालिम	सम्पन्न	
३.	५०% अनुदानमा डेलिभरी पाईप वितरण		
४.	५०% अनुदानमा मल्चिङ प्लाष्टिक वितरण		



६५

Day

## न्यायिक शाखा

क्र.स.	शिर्षक	कृयाकलाप	कैफियत
१	दर्ता	न्यायिक समितिमा आएका उजुरीहरु नियमानुसार दर्ता गर्ने कार्य।	दर्ता २४ वटा
२	म्याद तामेली	दर्ता भएका उजुरिका प्रतिवादिलाई तोकिएको समयमा प्रतिउत्तर पेश गर्न म्यादको सुचना पठाउने / पत्रचार गर्ने कार्य	
३	प्रति उत्तर दर्ता	प्रतिवादिका प्रतिउत्तर दर्ता गर्ने छलफलका , लागी न्यायिकसमितिमा उपस्थित हुन वादि प्रतिवादिलाई पुन पत्राचार गर्ने कार्य	
४	बैठक	न्यायिक समिति संयोजक र सदस्यहरुको रोहवरमा बैठक बसी वादी प्रतिवादीहरु/ विच उजुरी उपर छलफल गराई मेलमिलाप सो को, तथा सहमति कायम गराउने अभिलेख राख्ने कार्य	फर्छौट - ७ वटा वादी/ प्रतिवादी उपस्थित नभएको-३ वटा बाँकी चालु - १४ वटा
५	अन्य कार्य	न्यायिक समितिमा सहमति तथा मेलमिलाप हुन नसकेका उजुरीहरुको निर्णय तथा आदेश सहित वादि प्रतिवादिको ईच्छा अनुसार/ जिल्ला अदालतमा पठाउने कार्य र न्यायिक समिति सँग सम्बन्धित विविध कार्य ।	



६६

*Day*

## पशुपंक्षी शाखा

क्र.स.	शिर्षक	क्रियाकलाप	कैफियत
१	नश्ल सुधार कार्यक्रम	नश्ल सुधार कार्यक्रम अन्तर्गत ७४५ डोज सिमेन ३०० लि.नाइट्रोजन खरिद गरी ५९४ वटा गाई र ३३ भैसिमा कृतिम गर्भाधान सम्पन्न गरियो ।	हाल संचालनमा रहेको
२	कुकुर बन्ध्याकरण	जम्मा १०४ वटा सामुदायीक तथा घर पालुवा कुकुरहरुको बन्ध्याकरण गरियो । भाले: १०६ पोथी: ९८	
३	प्रयोगशाला सेवा कार्यक्रम	प्रयोगशालामा प्रयोग हुने सामग्रीहरु खरिद गरि पशुहरुको गोबर तथा दुध गरि जम्मा २३ वटा नमुना परिक्षण ।	
४	महामारी रोग सम्बन्धि कार्यक्रम	कटहरी गाँउपालिकाका विभिन्न ठाँउहरुमा कुखुरामा बर्डफ्लु रोग देखिएको र सो को नियन्त्रण गर्नको लागि भेटेरिनरी अस्पताल मोरङको सहयोगमा तपशिलको कार्य गरियो । तपशिल: १. पद्म श्री बहु. कृषि फार्म ( चुना बितरण) २. युनिक पोल्ट्री फर्म (चुना बितरण) ३. कामख्या पोल्ट्री फार्म (कुखुरा नस्ट गरी फार्म सिल) ४. E&Z पोल्ट्री फार्म (फार्म सिल) ५. पन्चमुखि महिला कुखुरापालन समुह ६. अन्य स्थानिय कुखुरा पालक कृषक	
५	पशुपंक्षी उपचार	पशु औषधि खरिदको प्रक्रियामा रहेको। शाखामा बाँकी औषधि बितरण, उपचार तथा प्राविधिक सल्लाहा सुझाव र हाल सम्म खसि पारेको:- ५२ परिजिव नियन्त्रण:- ३७० अन्य उपचार:- १५० रेबिज खोप: २७ गर्भ परिक्षण:- ७०	
६	तालिम	मासु पसल संचालन गर्ने २५ जना ब्यबसायिलाई तालिम तथा आवश्यक सामग्री बितरण	



## स्वास्थ्य शाखा

क्र. सं.	शिर्षक	क्रियाकलाप	कैफियत
१	समुदाय स्तरमा नसर्ने रोग सम्बन्धि स्क्रिनिङ(फाल्गुन महिना) तथा जनचेतना कार्यक्रम सञ्चालन	<ul style="list-style-type: none"> <li>● नसर्ने रोग सम्बन्धि एक दिने अभिमुखिकरण</li> <li>● माइकिडबाट जनचेतना (३दिन)</li> <li>● स्क्रिनिङ अभियान २०८२।१०।१९ देखि २०८२।१।०८ सम्म</li> <li>● रिपोर्टिङ DHIS 2 बाट</li> </ul>	
२	नियमित खोप सुदृढीकरण नियमित खोपमा विद्यालय केन्द्रित खोपअभियान सञ्चालन सरसफाई प्रवर्द्धन कार्यक्रम निरन्तरता खोपबाट बचाउन सकिने रोग	<ul style="list-style-type: none"> <li>● पुर्णखोपको घरधुरी सर्वेक्षण</li> <li>● HPV खोपअभियान सम्पन्न</li> <li>● वडा verification सम्पन्न</li> <li>● वडा पूर्ण खोप घोषण जारी</li> </ul>	
३	प्रजनन् रुग्णता स्वास्थ्य सेवा	<ul style="list-style-type: none"> <li>● प्रजनन् रुग्णता सम्बन्धि म. स्वा. स्व. से.लाई अभिमुखिकरण</li> <li>● ३० वर्ष माथिकामहिलाहरुको HPV DNA प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ</li> </ul>	
४	मनोसमाजिक परामर्शकर्ता दैनिक भ्रमण भत्ता तथा यातायात र सञ्चार खर्च	<ul style="list-style-type: none"> <li>● विद्यालय मनोसमाजिक परामर्श शिक्षा /जनचेतनाकार्यक्रम</li> <li>● समुदायमा मनोसमाजिक परामर्श शिक्षा अभिमुखीकरण /जनचेतनाकार्यक्रम</li> <li>● psycho-social case intake and follow-up</li> </ul>	
५	पोषण कार्यक्रम	<ul style="list-style-type: none"> <li>● विद्यालय स्वास्थ्य पोषण तथानसर्ने रोग सम्बन्धिकक्षा सञ्चालन जारी</li> </ul>	
६	आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको लागि औषधि खरिद	<ul style="list-style-type: none"> <li>● आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको लागि औषधि खरिद तथा व्यवस्थामण</li> </ul>	
७	पोषण विशेषकार्यक्रम	<ul style="list-style-type: none"> <li>● स्वास्थ्य संस्थाहरुमापोषण कर्नर स्थापना</li> <li>● पोषण सम्बन्धिहोडिड बोर्ड स्थापना</li> <li>● वडा कार्यालयहरुमापोषण कर्नरको व्यवस्थापना</li> <li>● विद्यालयमा पोषण कर्नरको स्थापना</li> <li>● स्वास्थ्य शिक्षकहरुलाई पोषण सम्बन्धि अभिमुखीकरणकार्यक्रम</li> <li>● आकस्मिक वाली संरक्षण अन्तर्गत पोषण तत्व वितरण कार्यक्रम</li> <li>● आकस्मिक वाली संरक्षण अन्तर्गत विषादी वितरण</li> </ul>	



		कार्यक्रम ● आमा तथा बाल स्वास्थ्य पुस्तिका छपाई ● स्थानियातहको कार्यालयमा छुट्टै स्तनपान कक्षको व्यवस्थापान ● स्थानिय तहमा पोषण कर्नर स्थापना	
१	समुदाय स्तरमा नसर्ने रोग सम्बन्धिस्क्रिनिङ(फाल्गुन महिना) तथा जनचेतनाकार्यक्रम सञ्चालन	● नसर्ने रोग सम्बन्धि एक दिने अभिमुखिकरण ● माइकिडबाट जनचेतना (३दिन) ● स्क्रिनिङ अभियान २०८२।१०।१९ देखि २०८२।११।०८ सम्म ● रिपोर्टिङ DHIS 2 बाट	
२	नियमित खोप सुदृढीकरण नियमित खोपमा विधालय केन्द्रित खोपअभियान सञ्चालन सरसफाई प्रवर्द्धन कार्यक्रम निरन्तरता खोपबाट बचाउन सकिने रोग	● पुर्णखोपको घरधुरी सर्वेक्षण ● HPV खोपअभियान सम्पन्न ● वडा verification सम्पन्न ● वडा पूर्ण खोप घोषण जारी	

## योजना शाखा

क्र.स	शिर्षक	क्रियाकलाप	कैफियत
१	स्तनपान कक्ष निर्माण		
२	केसोरिया पुल डि.पि.आर तयारी		
३	विधालय भवननिर्माण कटहरी-६ को सम्झौता प्रकृत्यामा रहेको ।		
४	वडाका विभिन्न योजना	२५ वटा सम्पन्न (उपभोक्ता समिति, कोटेशन र ठेक्का मार्फत) २० वटा सम्झौता भई कार्यान्वयन भईरहेको ।	
५	विभिन्न ठेक्काहरुको कार्य संचालनमा रहेको ।		



६९

Day

## जिन्सी शाखा

क्र.स	शिर्षक	क्रियाकलाप	कैफियत
१	खरिद सम्बन्धी		
२	दाखिला		
३	मर्मत सम्बन्धी		

## घर नक्शा शाखा

क्र.स	शिर्षक	क्रियाकलाप	कैफियत
१	नया घर निर्माण	जम्मा दर्ता - २१, अस्थायी दर्ता-१३, गत विगत अनुमति लिएका मध्ये कार्यसम्पन्न गरेको संख्या- १९	
२	अभिलेखिण	जम्मा दर्ता-२६, अभिलेख संख्या-९	

## कटहरी गाउँपालिकाका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको विवरण

- विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिका तथा स्थानीय तहका रेडियो पत्रपत्रिका तथा टेलिभिजन ।

## समाप्त

